



# विपश्यना

बुद्ध वर्ष २५५१

पुष २०६४

साधकहरुका लागि  
प्रेरणा पत्र

वर्ष २४ अङ्क ९

## धर्मवाणी

निदासीली सभासीली, अनुद्घाता च यो नरो ।  
अलसो कोधपञ्चाणो, तं पराभवतो मुखं ॥  
- पराभव सुत्

जो व्यक्ति निदालु छ, सभा-समारोहहरुमा जुटेर लागि  
रहन्छ, उद्योग गर्दैन, अल्छी र क्रोधी छ भने यो उसको  
अवनतिको कारण बन्दछ ।

## सुखी गृहस्थ

सन्यासी जीवन धन्य जीवन हो, पूज्य जीवन हो, नमस्कार गर्न योग्य जीवन हो । किनकि सन्यासीको विरक्त जीवन जिएर जीवनबाट मुक्त हुन सजिलो हुन्छ । तर समाजमा थोरै मानिसहरू मात्र छन् जस्ते शुद्ध रूपमा सन्यासीको जीवन जिउने सत्प्रयास गर्दछन् । अत्यधिक मानिसहरू त गृहस्थको जीवन नै जिउदछन् । गृहस्थको गहनाउने जीवन जिउनु सजिलो छ तर निर्मल जीवन जिउनु दुष्कर छ । वास्तवमा निर्मल गृहस्थ-जीवन नै सुखी गृहस्थ-जीवन हो ।

यहाँ मूल्य प्रश्न छ कि अनेक एन्ड्रिय रसलाई भोग्ने पारिवारिक, सामाजिक र राजकीय जंजालमा अलिङ्करहने सामान्य गृहस्थले निर्मल, स्वस्थ र सुखी जीवन कसरी जिउन सक्छ ? गृहस्थ, गृहत्यागी होइन त्यसैले यो लोकबाट टाढा भाग्न सक्दैन । यसै लोकमा रहेर पनि उसले आफ्नो इहलोकलाई कसरी सुधार्ने ? परलोकलाई कसरी सुधार्ने ? दुःखबाट विमुक्त कसरी बन्ने ? मनुष्य जीवनलाई कसरी सर्थक र सफल बनाउने ? के पुरुषार्थ गर्ने, गृहस्थ रहेर पनि जीवन सफल कसरी बनाउने ?

यस्तो प्रश्न भगवानको समयमा पनि अनेक गृहस्थहरुको मनमा उठ्यो र त्यसको समाधानको लागि मार्ग-निर्देशन पाउनका लागि भगवान समक्ष जान्थे । यस्तो अवसरमा भगवानले जुन उपदेश दिनुभयो ती सबै गृहस्थहरुका लागि अत्यन्त नै कल्याणकारी छन् । २५०० वर्ष पछि पनि ती उपदेश त्यतिकै ताजा छन्, सजीव छन् र सार्थक छन् । अतः सत्य छन्, सर्वकालिक छन् र प्रासंगिक छन् । शुद्ध धर्म भै ती उपदेश पनि सबै गृहस्थहरुका लागि समान रूपले कल्याणकारी छन् । गृहस्थ चाहे जुनसुकै जाति, कुल, गोत्र, वर्ण, संप्रदाय अथवा रंग-रूपका होउन् । अतः यी उपदेश सार्वजनीन छन् । सबैका लागि हितकार छन् । अत्यन्त व्यावहारिक छन् । सबै गृहस्थहरुका लागि अभ्यास गर्न योग्य छन् ।

## यसलोकमा हित-सुखहुने चार साधन

एक पटक भगवान कोलिय प्रदेशमा विहार गरी रहनु भएको थियो । त्यस समयमा कोलिय-पुत्र दीर्घजानु नामको एकजना गृहस्थ भगवानलाई भेट्न आए । भगवानलाई सादर अभिवादन गरेर एक ठाउँमा बसे । र उनले यस्तो आशयको प्रश्न सोधे -“भगवान हामी गृहस्थ हौं, कामभोगी हौं, घर गृहस्थको अनेकौं जिम्मेदारीहरुमा अलिङ्करहन्छौं । कृपया बताउनुहोस् कि कुन चाहीं मार्गमा हिंड्यो भने हामी गृहस्थ रहेर पनि आफ्नो लोक र परलोक दुवै सुधार्न सक्छौं ?”

व्यवहार कौशलमा निपुण रहेका भगवानले गृहस्थको यो लोक हितसुख हुने चार प्रकारका सद्गुण साधन गर्नु पर्ने बताउनु भयो ।

## पहिलो सद्गुण :- पराक्रम-पुरुषार्थ

जो व्यक्ति जुन कला, शिल्प, उद्योग-धन्धा, पेशा-व्यवसाय, रोजी-रोजगारद्वारा आफ्नो जीवन यापन गर्दछ त्यसमा दक्ष हुनुपर्दछ । दक्ष हुनको लागि आफ्नो पेशाको बारेमा गहिराईसम्म अनिवार्य अध्ययन गर्नुपर्दछ, मनन गर्नुपर्दछ र विश्लेषण गर्नुपर्दछ । त्यसलाई राम्ररी बुझनुपर्दछ र अल्छी-प्रमाद-विहीन रहेर व्यावहारिक निपुणता प्राप्त गर्नुपर्दछ ता कि त्यस पेशालाई व्यवहारमा अपनाएर पूर्णतया सफल हुन सकून, अर्थ लाभ गर्न सकून् । यस लोकको हित-सुखको लागि यही पराक्रम-पुरुषार्थ हो ।

सद्गृहस्थका साँच्चै अनेक जिम्मेवारीहरु हुन्छन् । त्यसलाई स्वावलम्बी भएर स्वाभिमानपूर्वक आफ्नो भरण-पोषण त गर्ने पर्दछ । आफू माथि आश्रित बृद्ध आमा-बुबाको पालन-पोषण र सेवा-सुश्रूषा गर्ने पर्दछ । आफ्ना पुत्र-पुत्रीको पालन पोषण गर्ने पर्दछ । असमर्थ जाति-बन्धुहरुलाई यथासक्य सहायता गरेर उनीहरुलाई स्वावलम्बी बनाउने सत्कार्य गर्नुपर्दछ । गृहत्यागी श्रमण-ब्राह्मणहरुको भरण-पोषणको लागि यथासामर्थ्य दान-दिनु पर्दछ । समाजका अन्य अभावग्रस्त व्यक्तिहरुका लागि यथाशक्य सहायता गर्नुपर्दछ । यी सबैका लागि आफ्नो पुरुषार्थले, शारीरिक र बौद्धिक श्रमले, धर्म र न्यायपूर्वक सम्पत्ति आर्जन गर्नुपर्दछ ।



## दोस्रो सद्गुण - धनको सुरक्षा

यस प्रकारको आफ्नो श्रमले धर्मपूर्वक कमाएको सम्पत्तिको सतर्कतापूर्वक सुरक्षा गर्नुपर्छ । कहीं कतै बेहोशी अथवा नजानेर सम्पत्तिको विनाश नहोस् । राज्यको नियमलाई राम्ररी जानेर बुझेर त्यसको रक्षा गर्नुपर्छ । कोही निरंकुश शासक अथवा शासनधिकारीले नियम विरुद्ध आफ्नो सम्पत्ति जफत नगरून् । आफूले नजानेर वा आफ्नो लापरवाहीका कारणले कहीं आफ्नो सम्पत्ति चोरेर नलगुन्, आगोले जलेर भस्म नहोस्, पानीले बगाएर नष्ट नहोस् अथवा कोही अप्रिय चलाखी व्यक्तिको चालबाजीको कारणले आफ्नो सम्पत्तिमा उत्तराधिकारी नजमाउन् । यी पाँच वटा खतराबाट आफूले आर्जन गरेको सम्पत्तिको सावधानी पूर्वक परिक्षण गर्नु गृहस्थको दोस्रो आवश्यक सद्गुण हो ।

## तेस्रो सद्गुण- धनको उचित उपयोग

यसमा पनि व्यवहार कुशलताको त्यतिकै आवश्यकता छ । समझदार गृहस्थले आफ्नो आय र व्ययको लेखा-जोखा राख्नु पर्छ । आफ्नो जीवन स्तर आम्दानी र खर्चको संतुलन नविगार्ने हुनुपर्छ । कतै आफ्नो आम्दानी भन्दा खर्च बढी नहोस् र कंगाल बन्नु नपरोस् । यस्तो पनि हुनु हुँदैन कि आम्दानी केवल संचय, संग्रहको लागि मात्रै भएर त्यसको उपयोग न आफूले गर्यो न अरूलाई गर्न दियो । कंजूसी गरेर नै सारा जीवन वितायो । आफूले कमाएको सम्पत्तिको बुद्धिमानीपूर्वक सदुपयोग गर्नुपर्छ । आफ्नो आम्दानीको उचित अनुपात मिलाएर नै खर्च गर्नु पर्छ, ज्यादा खर्च पनि नगर्ने, कम खर्च पनि नगर्ने ।

## चौथो सद्गुण- सत्संगति

नराम्रो संगत गर्दा नराम्रो बानीको लत लाग्ने आशंका हुन्छ । जसबाट सम्पत्तिको विनाश हुन्छ, र चरित्रको नाश हुन्छ । परन्तु यदि कोही धर्मप्राण सत्पुरुषको संगत गन्यो भने शील पालन गर्ने, धर्म धारण गर्ने, सात्त्विक जीवन यापन गर्ने र प्रज्ञा पुष्ट गर्नका लागि प्रेरणा पाउँदछ, मार्गदर्शन पाउँदछ । अतः कोही सन्त पुरुषको कल्याण-मित्रता पाउनु सद्गृहस्थको चौथो गुण हो ।

जब कोही गृहस्थ कुसंगतमा पर्छ तब व्यभिचार, वेश्यागमन, नशालु पदार्थ तथा जुवा खेल्ने व्यसन लाग्छ, र यसप्रकार आम्दानी भन्दा अधिक खर्च बढी हुने बाटो बन्दछ । र चाँडै नै आफूले कमाएको धन सकिएर कंगाल र दुःखी हुन्छ । यसप्रकार जब कोही व्यक्ति कुसंगतबाट बचेर कोही कल्याणमित्रको संगत गर्दछ भने यी नराम्रो बानीबाट बच्छ । र आफ्नो आम्दानी अनुकूल खर्च गर्न सक्ने हुनुका साथै अपव्यवाट बच्छ । यसरी बचाएको धन गृहस्थ जीवनको बाँकी जिम्मेवारीलाई पूरा गर्ने काममा लगाउन सकिन्छ ।

गृहस्थका लागि यी चारैवटा सद्गुण उसको लोकीय हित-सुखको साधनको लागि हुन् । यो पूर्वकालमा पनि थियो, आज पनि छ र भविष्यमा पनि हुनेछ ।

भगवानले यस लोकको हित-सुखका लागि आवश्यक यी चारैवटा सद्गुणको उपदेश दिनुभयो र भगवानले परलोकीय हित-सुखको लागि पनि चार सद्धर्मको उपदेश दिनुभयो जुन सबै गृहस्थहरूका लागि जुनसुकै समयमा पनि धारण गर्न योग्य छ र सबैका लागि समान रूपले कल्याणकारी पनि छ ।

## पारलौकिक हित-सुखका लागि चार धर्म सम्पदा

भगवानले यसलोकको हित-सुखका लागि आवश्यक चार सद्गुणको उपदेश दिनुभएपछि भगवानले कोलिय पुत्र दीर्घजानुलाई पारलौकिक हित-सुखको लागि पनि चारैवटा धर्मसम्पदाको उपदेश दिनुभयो जुन सबै गृहस्थहरूका लागि समान रूपले धारण गर्न योग्य छन्, समानरूपले कल्याणकारी छन् ।

यी धर्म सम्पदाहरू यस्ता छन् जसको संचय-संग्रह गर्नाले सद्गृहस्थ आफ्नो पारलौकिक हित-सुख साध्छन् तर यसलाई धारण गर्ने अभ्यास गरेर हेत्यो भने थाहाहुन्छ कि यसले परलोकको हित सुख गर्नुका साथसाथै यसलोकको हित-सुखमा पनि सहायक बन्दछ ।

सबैभन्दा पहिलो धर्म सम्पदा हो - श्रद्धा । श्रद्धा धर्मको आधार हो । श्रद्धा भएन भने धर्मको मंगल भवन टिक्न सक्दैन । बिना श्रद्धा धर्म लंगडो हुन्छ । बिना श्रद्धा कोही पनि व्यक्ति धर्म मार्गमा एक पाइला पनि अघि बढ्न सक्दैन । तर श्रद्धा शुद्ध छ, विवेकवान छ, भने कल्याणकारी हुन्छ । अन्य श्रद्धा हानिकारक हुन्छ । यदि भगवान गौतम बुद्ध प्रति श्रद्धा जागेको छ भने सही अर्थमा यो तब कल्याणकारी हुन्छ जब उहाँको बोधि-ज्ञानको प्रति श्रद्धा जाग्छ र भगवानको बोधिवाट हामीले प्रेरणा प्राप्त गर्न सक्छ । यस्तै प्रकार यदि सद्धर्मको प्रति श्रद्धा जागेको छ भने धर्मको गुण बुझ्नु पर्छ र त्यसबाट धर्म धारण गर्ने प्रेरणा प्राप्त गर्नुपर्छ । कोही सन्त-सन्यासी प्रति श्रद्धा जागेको छ भने आर्य-सन्तको सद्गुणबाट हामीले प्रेरणा लिनु पर्छ । यस्तै सविवेक श्रद्धा नै सद्गृहस्थको अनमोल धर्म-सम्पदा हुन् ।

सद्गृहस्थको दोस्रो धर्म सम्पदा शील हो । सद्गृहस्थ प्रयत्नपूर्वक हिंसा तथा हत्याबाट अलग रहनु पर्छ । अरूले नदिईकन अरूको धन चोर्ने, लुट्ने, जबरजस्ती खोस्ने, हथ्याई लिने गर्नु हुँदैन । व्यभिचार गर्नुबाट अलग रहनु पर्छ । झूठो कुरा गर्नुबाट अलग रहनु पर्छ । यी पाँचवटा सद्गृहस्थका अनमोल धर्म-सम्पदा हुन् ।

सद्गृहस्थको तेस्रो धन सम्पदा त्याग हो । श्रमपूर्वक कसैलाई धोखा नदिईकन धन कमाउनु गृहस्थको लागि आवश्यक छ, अनिवार्य छ । परन्तु धन आर्जन केवल संचय, संग्रह गर्नका लागि मात्र हो भन्ने हीन उद्देश्यले गरेको छ भने पारस्परिक प्रतिद्विताको कारण गृहस्थको जीवन भन दुःखमय हुन जान्छ । यदि धन आर्जनको साथसाथै त्यसको सदुपयोगको विवेक पनि छ भने सद्गृहस्थले आफूले आर्जित गरेको धन सम्पत्ति यथा समय यथा स्थान त्याग गर्न सिक्दछ । यस प्रकार दान गरेर पुण्यकारक ठान्दछ अर्थात् चित्तलाई पुनीत गर्दछ । अन्यथा दान दान हुँदैन, सही अर्थमा पुण्य हुँदैन । एउटा



उदाहरणबाट बुझौं- यदि कोही व्यक्तिले हाम्रो तारिफ गरिरहेछ, प्रशंसा गरिरहेछ भने हाम्रो मन ऊ देखि प्रसन्न भएर, खुसी भएर उसलाई केही दिन्छौं, यहाँ धनको त्याग त भयो तर दानको धर्म सम्पदा भएन। हामीले उसले गरेको तारिफको बदलामा पैसा तिरको भयो। पैसाले प्रशंसा किनेको जस्तो भयो। यस्तै प्रकारले यदि कोही व्यक्तिले हाम्रो अपमान गच्यो, निन्दा गच्यो-धम्की दियो “तिमी कस्तो धनवान हाम्रो यस्तो सानो माग पनि पूरा गर्न नसक्ने ? तिमी कस्तो विपश्यी साधक हामीलाई यति सानो दुःखबाट पनि नतार्ने !” हामी यस धम्की देखि डराउँछौं कैतै यो व्यक्तिले हाम्रो कंजुसी पनलाई घरघर फैलायो भने, यसबाट हाम्रो प्रतिष्ठानमा आँच आउँछ। यस्तो सोचेर त्यो धम्काउने व्यक्तिलाई पैसा दिइन्छ। जुन धन त्यागेर पनि पुण्य सम्पदा हुँदैन। त्यो त निन्दा गर्नेको मुख थुन्न तिरेको भयो। दूषित चित्तले त्यागेको धन त्याग-सम्पदा हुन सक्दैन। दान सम्पदा हुन सक्दैन। चित्तमा अपरिग्रहको भाव हुनुपर्छ। याचक पूज्य व्यक्ति छ भन्ने उसको प्रति श्रद्धाको भाव हुनुपर्छ, हीन व्यक्ति छ भने उसको प्रति मैत्री-करुणाको भाव हुनुपर्छ। यसरी शुद्ध चित्तले उदार चेतनाले खुला हातले दिएको दान नै दान सम्पदा हुन्छ।

श्रद्धा, शील र त्याग धर्म-सम्पदा संचित गरेको गृहस्थले चौथो धर्म-सम्पदा बढाउने अभ्यास गर्दछ। चौथो सम्पदा हो प्रज्ञा-सम्पदा। केवल श्रुतमयी र चिन्तनमयी प्रज्ञा मात्र होइन भावनामयी प्रज्ञाको पनि अभ्यास गर्दछ। यसको बारेमा बताउनु हुँदै भगवानले संक्षेपमा भन्नुभयो।

**कुलपुत्रो पञ्चवा होति, उदयत्थ गामिनीया पञ्चाय समन्वागतो, अरिय, निब्बेधिकाय सम्मा दुखखययगामिनीया। अयं वुच्चति पञ्चा सम्पदा।**

गृहस्थ कुल-पुत्र प्रज्ञावान हुन्छ-उदय व्यय अनुभव गराउने प्रज्ञा, आर्य बनाउने प्रज्ञा, सबै शारीरिक र मानसिक माया जाललाई छेडेर त्यसको ठोसपना समाप्त गर्ने प्रज्ञा, सबै दुःखलाई क्षय गरेर निर्वाणको साक्षात्कार गराउने प्रज्ञा उपलब्ध गराउँदछ। यही विपश्यना साधनाको प्रज्ञा हो। जुन सद्गृहस्थको चौथो धर्म-सम्पदा हो।

श्रद्धा, शील, त्याग (दान) र प्रज्ञाका चारै बटा धर्म सम्पदाहरू निश्चित रूपले सद्गृहस्थको पारलौकिक हित-सुखको साधन हुन् र साथ साथै यी लोकिय हित-सुखमा पनि सहयोगी बन्दछ।

गृहस्थहरूका लागि भगवानले लोकीय सद्गुण भएका सम्पदाहरू अर्थात् परिश्रम-पराक्रम-सम्पदा, संरक्षण-सम्पदा, समजीविका सम्पदा र कल्याणमित्राको सम्पदाका बारेमा बताउनु भयो भने चार पारलौकिक सम्पदाहरू अर्थात् श्रद्धा, शील त्याग र प्रज्ञाको धर्म सम्पदा पनि बताउनुभयो। यी प्रत्येक गृहस्थले धारण गर्न, ग्रहण गर्न, संवर्धन

गर्न र संचित गर्न योग्य छन्। यी सम्पदाहरूबाट सम्पन्न भएर आफ्नो यो लोक र परलोक दुवै सुधार्न सक्नु।

आऊ, गृहस्थ साधकहरू ! यी आठैवटा सम्पदाहरूलाई प्रयत्नपूर्वक आर्जन गर र आफ्नो वास्तविक हित-सुख गर ! मंगल साध ! स्वस्ति-मुक्ति साध !

(साभार: मंगल जागे गृही जीवन में, २००० मई, बि.वि.वि.)

**आचार्य**

स.ना.गो., इगतपुरी

गत् २०६४-पुष महिनामा डि.ए.भी स्कूलमा सञ्चालित बाल आनापान शिविरका सहभागीहरूको अनुभव

आफ्नो आमाको माध्यमबाट म पहिलो पटक यो आनापान ध्यानको शिविरमा आएकी हुँ। २०६४-९-१९ सोमबारका दिन डि.ए.भी स्कूलमा शिविर सञ्चालन गरिएको थियो। मलाई पहिला यस ध्यानको बारेमा केही पनि थाहा थिएन। तर अहिले यहाँ आए पछि यसको बारेमा थाहापाँए। यस शिविरमा पनि अरू ठाउँमा जस्तै नियमहरू पालन गर्नु पर्ने रहेछ जस्तो घण्टी लाग्ने वित्तकै उठ्ने, धम्महलमा जाने, खाना खाने, मैनको पालना गर्ने आदि।

पहिलो पटक भएर होला ध्यान गर्दा पलेटी मारेर बस्नु पर्दा मलाई खुट्टा र ढाड दुख्यो तर पछि दुख्ने अलिकम हुँदै गयो। मनलाई बसमा राख्न पनि अलि सिकें र केही शान्ति पनि महसूस गरेकी छुँ। मनमा कुरा खेल्न पनि अलि कम भएको अनुभव गरेकी छुँ।

यस आनापान ध्यानबाट लोभ, रिस घट्ने, मनलाई वशमा राख्न सक्ने, हौसला र हिम्मत बढ्ने, आत्मविश्वास बढ्ने र आफ्नो शरीर पनि स्वस्थ राख्न सक्ने जस्ता फाइदाहरू हुन्छन्। यदि यो ध्यान मनलगाएर, मेहनत साथ गच्यौ भने पछि हामीलाई नै फाईदा हुन्छ।

म यहाँ नयाँ विद्यार्थी हुँ। त्यसैले यस ध्यानको बारेमा अझ बढी जान्न र लाभ लिन मैले धेरै मेहनत गर्नुद्दृष्टि। यहाँ मात्र होइन घरमा पनि अभ्यास गर्दूँ। म बढी अभ्यासका लागि आउने वर्षमा पनि यस ध्यान शिविरमा भाग लिन चाहन्छु। यसरी हामी जस्ता बालिकाका लागि यस्तो ध्यान केन्द्र खोलिदिनु भएकोमा सबैलाई धन्यवाद।

- ऐलिसा सेढाई  
कक्षा: ८

आनापान भनेको दुईवटा पालि शब्द मिलेर बनेको हो। यी दुई शब्द हुन्:- आन र अपान। यस आनापान ध्यानमा हामीले श्वास भित्र लिँदा र बाहिर निकाल्दा कहाँ-कहाँ छुन्छ भनेर जान्नु पर्दै र आफ्नो मनलाई बसमा राख्नुपर्दै। आन भनेको श्वासलाई भित्र ल्याउनु हो र अपान भनेको चाँहि श्वासलाई बाहिर पठाउनु हो।



यस ध्यानको खोज भगवान् गौतम बुद्धद्वारा गरीएको हो तर अहिले हामीलाई गुरु सत्यनारायण गोयन्काले सिकाउनु भयो । यस ध्यानमा बस्दा हामीले धेरै नयाँ कुरा सिक्छौं । यो ध्यानबाट हामीलाई धेरै फाइदा हुन्छ ।

यस ध्यान शिविरमा आएर ध्यान विधिका साथसाथै मैले पञ्चशीलको महत्त्वको बारेमा पनि बुझें । यहाँ आएर मैले आफ्नो मनलाई बसमा राख्न सकें र मौनको पनि पालन गर्न सकें । त्यसैले म यहाँ एकचोटी मात्र नभई धेरै चोटी आउन चाहन्छु ।

(नाम उल्लेख छैन)

हामीले गर्ने ध्यान आनापान सति हो । यो ध्यान गुरुजी श्री सत्यनारायण गोयन्काज्यूको निर्देशनमा हामीले सिकेका हाँ । हामीले यो ध्यान गर्नका लागि पञ्चशीलको पालना गर्नुपर्छ । ती हुनः-

(१) हत्या नगर्ने, (२) चोरी नगर्ने, (३) ब्रह्मचर्यको पालना गर्ने, (४) भूठो नबोल्ने, (५) नशालु पदार्थको सेवन नगर्ने ।

यी पञ्चशीलको पालन गरे पछि ध्यान गर्न सजिलो हुन्छ । आनापान ध्यान गर्दा श्वास आएको श्वास गएको, कुन प्वालबाट श्वास भित्र पस्यो र कुन प्वालबाट श्वास बाहिर निस्कियो र कहाँ कहाँ छोयो भनेर थाहापाउनुपर्छ ।

यहाँ सबै काम समय अनुसार गर्नुपर्छ । खाने र सुन्ने पनि समय अनुसार नै गर्नुपर्छ । आनापान ध्यान गर्नाले धेरै फाईदाहरू पाउन सक्छौं जस्तो यसबाट हाम्रो स्मरण शक्ति बढ्छ । त्यसैले ध्यान गरी हामी असल मान्छे बन्न सक्छौं ।

- क्रिष्णा शाक्य

कक्षा: ७ 'क'

स्कूल: डि.ए.भी

## धर्म

## गाथा

### हिन्दी

सौ वर्षों की जिन्दगी, बिन प्रज्ञा ही खोय ।  
प्रज्ञानी का एक दिन, महा मागलिक होय ॥  
अंतर की प्रज्ञा जगे, दुःख होय सब दूर ।  
मैत्री करुणा प्यार से, भरे हृदय भरपूर ॥  
जब तक जाग्रत ना हुआ, प्रज्ञा ज्ञान विवेक ।  
तब तक मोहछन्न है, सत्य सके ना देख ॥  
ज्यों ज्यों अन्तर जगत में, प्रज्ञा स्थित हो जाय ।  
काया वाणी चित्त के, कर्म सुधरते जाय ॥  
पावन पृथ्वी पवन जल, इनका मेल मिलाप ।  
इन चारों से ही बना, नन्हा रूप-कलाप ॥  
अनल अनिल अबनी सलिल, महाभूत सब होय ।  
इनके सत्य स्वभाव को, समझे ज्ञानी सोय ॥

मंगल कामना सहित  
पारमिता ट्रेडिङ कम्पनी लि.

काठमाडौं, फोन ४२६४९४७

विक्रेता: शीशा र आल्मोनियम च्यानल

### हिन्दी

जो अपने कल्याण में, सदा सहायक होय ।  
धर्म पथ पर साथ दें, सही मित्र है सोय ॥  
मित्र वही जो कष्ट में, देवे हाथ बढाय ।  
मित्र वही जो प्यार से, गलती देय बताय ॥  
मत दुर्जन का संग कर, दुर्जन दुःखकर होय ।  
पूण्य कर्म क्षय क्षीण हो, पाप प्रवर्धित होय ॥  
सतसंगत मंगलकरण, सतसंगत दुःख मूल ।  
सतसंगत जागे धरम, उखडे पाप समूल ॥  
करे तो पर उपकार ही, मत कर पर अपकार ।  
उपकारों से सुख बढे, दुःखदायी अपकार ॥  
माता-पिता की बन्दना, गुरुजन का सत्कार ।  
समता होवे मित्र से, पत्नी से हो प्यार ॥

मंगल कामना सहित  
सीताराम गोकुल मिल्क लि.

काठमाडौं, फोन ४३३०७८

विक्रेता: दुर्घ तथा दुर्घ पदार्थ

सम्पादक : रोशनी शाक्य, प्रकाशक : नेपाल विपश्यना केन्द्र, धर्मशृङ्ख, बुढानीलकण्ठ, काठमाडौं । फोन : ४३७६५५, ४३७१००७ २०६४ पुष

सम्पर्क स्थान : श्री रूप ज्योति, ज्योति भवन, पो. ब. नं. १२८९६, काठमाडौं । फोन : ४२२५४९०, ४२२३९६८, ४२४८९४९, ४२५०५८९, email: nvc@htp.com.np

मुद्रक : न्यू नेपाल प्रेस, प्रधान कार्यालय फोन : ४४३४८५०, ४४३४८५३; शाखा कार्यालय फोन : ४२५९०३२, ४२९४५०, प्यावस : (+९७७-१) ४२५८६७८

जि.प्र.का.द.नं. ३८/५१/५२

साधकको नाम : .....

ठेगाना : .....

● आजीवन शुल्क रु. २००/-

.....